

श्री सर्वोच्च अदालतमा चढाएको निवेदन पत्र

विषय: नेपालको संविधानको धारा १३३(१) अन्तर्गत संविधानसँग बाझिएको कानून प्रारम्भ देखि नै अमान्य र बदर घोषित गरी ऐ. को धारा १३३(२) र (३) अन्तर्गत उत्प्रेषण, प्रतिषेध, परमादेश लगायत उपयुक्त आदेश समेत जारी गरिपाउँ ।

काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १, दरबारमार्गमा रजिष्टर्ड कार्यालय रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि.
.....२

ऐ. वडा नं. ११, बबरमहलमा रजिष्टर्ड कार्यालय रहेको एनएमवि बैंक लि.....१

ऐ. वडा नं. १, दरबारमार्गमा रजिष्टर्ड कार्यालय रहेको नविल बैंक लि.
.....१

ऐ. वडा नं. १, नारायणहिटीपथमा रजिष्टर्ड कार्यालय रहेको सिटिजन्स बैंक इन्टरनेशनल लि.१

ऐ. वडा नं २८ स्थित नेपाल एसबिआई बैंक लि.१ निवेदक

ऐ. वडा नं. ३१ नयाँ बानेश्वरमा रजिष्टर्ड कार्यालय रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि. १

विरुद्ध

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबार, काठमाडौं.....	१
नेपाल सरकार, अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौं.....	१ विपक्षी
आन्तरिक राजस्व विभाग, लाजिम्पाट, काठमाडौं	१
संघीय संसद, नेपाल, संसद सचिवालय, सिंहदरबार, काठमाडौं	१

हामी निवेदकहरू नेपालको संविधानको धारा ४६, १३३(१), (२) र (३) समेत अन्तर्गत सर्वोच्च अदालत (संवैधानिक इजलाश सञ्चालन) नियमावली, २०७३ को नियम १५ र १९(४) समेत वमोजिम निम्न व्यहोराको निवेदन गर्दछौं ।

- १) निवेदक बैंकहरू (रिट निवेदन पत्रमा निवेदक रहेका सबै बैंकहरूलाई सहजीकरणको लागि यसपछि "निवेदक बैंकहरू" भनिएको छ) प्रचलित कानून वमोजिम इजाजत पत्र लिई बैंकिङ् व्यवसाय गरिआएका कम्पनीहरू हुन् । म निवेदक ज्योति प्रकाश पाण्डे निवेदक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. मा शेयर लगानी रहेको शेयरधनी हुँ र म सोही बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा पनि कार्य गरिआएको छु । व्यवसाय सञ्चालन गर्ने सन्दर्भमा प्रचलित कानून र नियामक निकाय नेपाल राष्ट्र बैंकको निर्देशन समेतको आधारमा निवेदक बैंकहरूले समय समयमा आफ्नो शेयर पूँजी वृद्धि गर्दै आएका छन् । शेयर पूँजी वृद्धि गर्ने सम्बन्धमा अपनाइएका विभिन्न तरिकाहरू मध्ये निवेदक बैंकहरूले साविकमा फर्दर पब्लिक अफरिङ् (सहजीकरणको लागि यसपछि "Further Public Offering" वा "FPO" भनिएको छ) मार्फत प्रिमियम मूल्यमा समेत शेयर जारी गरेका थिए । शेयर प्रिमियम रकमलाई शेयर प्रिमियम खातामा जम्मा गरी सो रकमबाट निवेदक बैंकहरूले आफ्ना शेयरधनीहरूलाई बोनस शेयर समेत वितरण गरेका थिए ।
- २) निवेदक बैंकहरूले FPO मार्फत शेयर जारी गरी प्राप्त गरेको प्रिमियम रकमबाट बोनस शेयर जारी गरेको कार्यसंग सम्बन्धित केही तथ्यहरू प्रस्तुत गरिएको छ ।
- ३) कम्पनी ऐन, २०६३ (सहजीकरणको लागि यसपछि "कम्पनी ऐन" भनिएको छ) को दफा २९(२) र (३) ले प्रिमियम मूल्यमा शेयर जारी भएको अवस्थामा अंकित मूल्य भन्दा बढीको प्रिमियम रकमलाई छुट्टै खाता खोली जम्मा गर्नुपर्ने र सो रकमलाई बोनस शेयर जारी गर्ने लगायतका केही निश्चित प्रयोजनको लागि मात्रै प्रयोग गर्न मिल्ने व्यवस्था गरेकोले सो रकमबाट निवेदक बैंकहरूले शेयरधनीहरूलाई पूर्ण चुक्ता भएका बोनस शेयर जारी गरेको हो । यसरी शेयरधनीहरूलाई वितरण गरेको बोनस शेयरको रकममा निवेदक बैंकहरूले आयकर ऐन, २०५८ (सहजीकरणको लागि यसपछि "आयकर ऐन" भनिएको छ)

को दफा ५३(१)(क) अनुसार निकायबाट आफ्ना हिताधिकारीहरूलाई गरिएको भूक्तानी मानी ५ प्रतिशतको दरले अग्रिम करकट्टी गरी बुझाएका छन् । बोनस शेयरको अंकित मूल्यको आधारमा हुने रकममा लाग्ने अग्रिमकर कट्टी गरी तिरी बुझाईसकेको तथ्यमा विवाद छैन । यसरी बुझाएको रकम आयकर ऐनको दफा ९२ अनुसार अन्तिम कर भूक्तानी हो । शेयर प्रिमियम खाताको रकमबाट जारी भएका बोनस शेयरको वितरणमा लाग्ने लाभांश करको रकम अग्रिमरूपमा कट्टी गरी बुझाईसकेपछि निवेदक बैंकहरूले कम्पनी ऐन र आयकर ऐन तथा आयकर नियमावली, २०५९ (सहजीकरणको लागि यसपछि "आयकर नियमावली" भनिएको छ) समेतको प्रकृत्या र कर बुझाउने दायित्व पनि पूरा गरिसकेका छन् ।

- ४) विपक्षी अर्थ मन्त्रालयले मिति २०८०।२।१५ मा सामयिक कर असुल ऐन, २०१२ अन्तर्गत आदेश जारी गरी सो आदेशको दफा २६ मा "... फर्दर पब्लिक अफरिड (एफपिओ) बाट प्रिमियम मूल्यमा शेयर जारी गरी प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७८।७९ सम्म हिताधिकारीलाई बोनस शेयरको रूपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन, २०५८ को दफा ५६ को उपदफा (३) वमोजिम आयमा समावेश गरी कर दाखिल नगरेको भए उक्त रकममा लाग्ने कर संवत् २०८० साल मंसिर मसान्त भित्र दाखिला गरेमा सोमा लाग्ने शुल्क तथा व्याज मिन्हा हुनेछ" भनी उल्लेख गरेको थियो । मिति २०८०।३।३१ बाट आर्थिक ऐन, २०८० लागू भएपछि ऐ. को दफा २६ मा पनि सामयिक कर असुल ऐन, २०१२ अन्तर्गत मिति २०८०।२।१५ मा जारी भएको उक्त आदेशको दफा २६ मा रहेको व्यवस्थालाई यथावत रूपमा राखिएको छ ।
- ५) सामयिक कर असुल ऐन, २०१२ अन्तर्गत जारी भएको आदेशको दफा २६ प्रारम्भमा प्रकाशित गरी आर्थिक ऐन, २०८० को दफा २६ मा पनि जस्ताको तस्तै भाषा राखी गरिएको कानूनी व्यवस्था नेपालको संविधानको धारा १६, १७(च), १८ २५, ११५, ११९ र १२६ समेतसंग बाझिएकोले प्रारम्भदेखि नै बदर घोषित गर्नुपर्ने सम्बन्धमा देहायका व्यहोरा निवेदन गर्दछौं:
- (क) नेपाल राजपत्र खण्ड ७३, जेष्ठ १५, २०८० साल, अतिरिक्तांक ५(क) अन्तर्गत नेपाल सरकार, अर्थ मन्त्रालयको सूचनाको रूपमा प्रकाशित उक्त आदेश सामयिक कर असुल ऐन, २०१२ को दफा ३ अन्तर्गत प्रकाशित भएको हो । उक्त आदेश नेपाल सरकारको आदेशसम्म भएकोले त्यस्तो आदेशको कानूनी वैधानिकताको आड वा बल भनेको सो दफा ३ अन्तर्गतको वाक्यांश र शब्द नै हो । सो दफा ३ को शब्दलाई हेर्दा यसको पहिलो हरफमा नै भन्सार महसुल वा अन्तशुल्क या अरु कुनै कर लगाउने, बढाउने बारेको ऐन जारी गर्नु पर्ने ठहर भयो र जनहितको लागि त्यस्तो भन्सार महसुल वा अन्तशुल्क या अरु कुनै कर तुरुन्त लगाउन वा बढाउन वाञ्छनीय

छ भन्ने चित्तमा लागेमा नेपाल सरकारले सूचित आदेशद्वारा लगाउन वा बढाउन सक्नेछ भन्ने उल्लेख भएको पाइन्छ । यो कानूनी व्यवस्थाले त्यस्तो आदेशबाट कुनै महसुल कायम हुने वा नयाँ करको दररेट कायम हुने भन्ने देखिन्छ । उक्त कानूनी व्यवस्थाले पहिलेको दररेटलाई परिवर्तन सम्म गर्न पाउने वा नयाँ दररेट निर्धारण गर्न पाउने भन्ने हुन्छ । तर, प्रस्तुत बिबादमा दफा २६ लाई अध्ययन गर्दा नयाँ दररेट कायम गरिएको वा बढाइएको भन्ने देखिदैन । उक्त आदेशको दफा २६ मा फर्दर पब्लिक अफरिड् भन्ने शिर्षक उल्लेख गरी उक्त शिर्षक अन्तर्गत वर्षौं अघि शेयरधनीसंग उठाएको पूंजीबाट शेयरधनीहरूलाई नै वितरण गरेको बोनस शेयर अर्थात् पूंजीको वितरणमा कर लाग्छ भन्ने आशय अभिव्यक्त भएको पाइन्छ । यस अवस्थामा उक्त दफा २६ ले आयकर ऐनको दफा ५६(३) को सहारा लिई कर लगाउन खोजेको पाइन्छ । तर, निवेदक जस्ता संस्थाहरूले धेरै अगाडी देखि पूंजी परिचालन गरी पूंजीको वितरण गरेको कार्यलाई उक्त उक्त आदेश र आर्थिक ऐनले करको दायरामा ल्याउन कोशिश गरिएको छ । प्रथमतः यो उद्घोषणमा न त नयाँ करको दर निर्धारण गरिएको छ, न पुरानो दरलाई परिवर्तन नै गरिएको छ । उक्त दफामा फर्दर पब्लिक अफरिड् (एफपीओ) भन्ने शब्दावली राखी आयकर ऐनको दफा ५६(३) को सन्दर्भसम्म उल्लेख गर्दैमा भुतलक्षी प्रभावयुक्त आदेश तथा ऐनले साविकमा नलागेको कर लगाउन सक्दैन । आयकर ऐनको दफा ५६(३) मा यदी एफपीओबाट प्राप्त प्रिमियमबाट जारी भएको बोनस शेयरको रकममा कर लाग्थ्यो भने साविकमा नै कर लाग्ने थियो । तर, दफा ५६(३) मा त्यस्तो शब्दावली छैन र दफा ५६(३) लाई त्यसरी व्याख्या गर्ने अवस्था पनि छैन । अब प्रश्न उठ्दछ, आयकर ऐनमा नभएको शब्दावलीलाई नेपाल सरकारको आदेश तथा आर्थिक ऐनको शिर्षकमा राखी अगाडिको कानूनसम्मत व्यवहार प्रतिकुल हुने गरी करको दायरामा ल्याउन सकिन्छ वा सकिन्दैन । उक्त आदेशको दफा २६ लाई हुबहु रूपमा आर्थिक ऐनमा राखे कार्य पूर्ण रूपमा बदरभागी रहेको छ ।

- (ख) उक्त आदेश तथा आर्थिक ऐनको दफा २६ लाई अध्ययन गर्दा निर्णयकर्ता वा न्यायाधिशको रूपमा यो व्यवस्था लागू गर्न खोजिएको पाइन्छ । सारवान कानूनमा नभएको विषयलाई निर्णयकर्ताको हैसियतले हिजोको मितिमा कर लाग्दछ भनी न्यायिक निर्णय नै गरी उक्त व्यवस्थालाई क्रियाशिल गर्न खोजिएको पाइन्छ । यदी हिजो कर लाग्ने थियो भने कर प्रशासनले कर लिने नै थियो । तर, आजको कार्यकारिणी तथा व्यवस्थापिकालाई हिजो सम्पादन गरिएको तथा सम्पन्न भएको कर नलाग्ने कानूनसम्मत कार्य तथा कारोबारमा कर लाग्ने, लिन पाउने जस्तो गरी आदेश र आर्थिक ऐनमा उल्लेख गरी अदालत वा न्यायिक निकायबाट फैसला गरे सरह हुने गरी न्यायिक शक्तिको अन्वेषण गर्न, न्यायिक उद्घोष गर्न पाउने गरी आदेश र ऐन बनाई लागू गर्न नेपालको संविधानको धारा १२६ समेतले तत्काल नै निषेध गरेकोले

सो उपर माग बमोजिम अन्तरिम आदेश भई अन्तिम आदेश पनि जारी हुने निर्विबाद छ । त्यस्तो शब्दावली रहेको कानून, सूचना वा आदेशलाई मान्यता दिने हो भने न्यायिक निरूपण वा न्याय पाउने हक सर्वथा अपहरण हुन जान्छ भन्ने कुरा सम्मानित अदालत समक्ष विनम्र निवेदन गर्दछौं । त्यस्तो कार्य संविधानको धारा १२६ को प्रतिकूल हुन्छ । आफैले निर्णय गरी आदेशमा फैसला सरहको न्यायिक अधिकार कार्यकारणिले प्रयोग गर्न नै नपाउने र त्यस्तो आदेशलाई वैधानिकता दिन बजेटको रूपमा संसदमा पेश गरी ऐनको रूप दिन पनि नपाउने भएकोले बदर भागि रहेको छ ।

- (ग) विधायिकी अधिकार प्रयोग गरी निर्माण भएको तथा संसोधन भएको कानूनी व्यवस्था न्यायपालिका नियन्त्रित हुन्छ र कुनै पनि कानून नियन्त्रण भन्दा बाहिर जान सक्तैन । त्यसैवाट सिमित संशोधनको सिद्धान्त न्यायिक पुनरावलोकनबाट जन्म भएको हो । वस्तुतः माथि उल्लेख गरिएको मातृ ऐनको प्रतिकूल र अधिकारक्षेत्र नाघेर जन्मिएर आएको व्यवस्था भएकोले प्रत्यक्ष र अप्रत्यक्ष कानून संशोधनको सिद्धान्तवाट पनि बदरभागि भएकोले बदर हुने निर्विबाद रहेको छ ।
- (घ) कर प्रशासन प्रचलित कानून बमोजिम नै प्रशासित हुन्छ । कर सम्बन्धी अधिकार कार्यकारिणी तथा नेपाल सरकार, मन्त्रपरिषद तथा नेपालको संसदलाई जे जति प्राप्त छ त्यति मात्र हुन्छ । कर प्रशासनको अधिकार प्रचलित कानूनले अन्य अधिकारी वा निकायलाई प्रदान गरेकोमा यसमा विवादहरू आएमा सम्मानित सर्वोच्च अदालत समक्ष आउन पाउने न्यायिक सार्वभौमिक अधिकार प्रयोग गर्न पाउनेमा विवाद छैन । यसरी न्यायिक सार्वभौम अधिकार प्रयोग गरिएको अवस्थामा सरकारको नाफा र घाटाको अवस्थालाई विचार गरी विपक्षीहरूले आफैले प्रयोग गरेको बदनियतयुक्त छ, बदरभागि रहेको छ ।
- (ङ) आयकर ऐनको दफा ५६(३) अन्तर्गत के पर्दछ वा पर्दैन भन्ने प्रश्नको व्याख्या भन्दा पनि निवेदकहरूले गरेका कुनै कार्यहरू पहिले देखि नै कर लाग्ने थिए भनी उद्घोष गरेको अवस्था अनुचित र बदरभागी एवम् शुन्य रहेकोले यो रिट निवेदन दायर गरिएको हो । एफपिओबाट प्राप्त प्रिमियमको रकमबाट पूँजीको सृष्टि तथा वितरण भएपछि शेयरधनीहरूको परिवर्तन पनि असंख्य मात्रामा भईसकेको छ । साविकका शेयरधनीहरूलाई वितरण भएको पूँजीको सन्दर्भमा कर लगाउंदा निवेदक बैंकहरूका वर्तमान शेयरधनीहरू प्रत्यक्ष प्रभावित हुन्छन् । पूँजीको वितरणबाट सम्बन्धित शेयरधनीलाई भएको लाभ अर्थात बोनस शेयरको रकममा अग्रिमकर कट्टी गरी बुझाई सकिएको छ । निवेदक बैंकहरूलाई २०८० सालमा आएर कर लगाउंदा पछि शेयरधनी भएका वर्तमान शेयरधनीहरू जवाफदेही हुनुपर्ने र निजहरूलाई प्राप्त हुने

लाभको रकममा कर लाग्न जाने भन्नु संविधानको धारा २५ द्वारा प्रत्याभुत हकको निर्विवादित अपहरण हुने भएकोले पनि यो दफा २६ को व्यवस्था सर्वथा बदरभागी रहेको छ ।

(च) सबै नागरिक समान छन् भन्ने समानताको अधिकार धारा १८ द्वारा प्रत्याभुत रहेको छ । यो धाराको व्यवस्थाले पनि लगानीकर्तालाई भुतलक्षी रूपमा कर लाग्ने उद्घोष गरिएको कानूनी व्यवस्था बदर भागी रहेको छ । यो हक प्राकृतिक व्यक्तिहरूको अधिकारसंग समेत आवद्ध रहेको छ र हो । संविधानको धारा २०(९) संग समेत यो हक आवद्ध छ । त्यसैगरी धारा ५९ र ६० को समेत विपरित हुने गरी यो दफा २६ आएको छ । उक्त धाराहरूले पनि यस्तो व्यवस्था गर्न पाउने अधिकार विपक्षीहरूलाई कदापि पनि छैन । आर्थिक अधिकारको सीमालाई संविधानले नै सिमांकन गरेपछि असिमित अधिकार र असिमित समयसम्म कुनै पनि अधिकार कुनैपनि निकायलाई नहुने निर्विवादित न्यायिक मूल्य मान्यता र सिद्धान्त हो । सरकारको सजिवताको नाममा हिजो गरिएका, सम्पादन भएका र यसका विषयहरू अनिश्चित समय पछि आएर विवादित बनाउन पाउने र करको नाममा राज्यले स्वामित्व सृष्टि गर्न पाउने अधिकार माथिका संवैधानिक व्यवस्थाले विपक्षीहरूलाई प्रदान गरेको छैन । सिमित सरकारको सिद्धान्त अपहेलित भएको छ । साथै, सम्मानित अदालत समक्ष निवेदकहरू के निवेदन गर्दछौं भने आर्थिक ऐनमा उल्लेख भएका अन्य दफाहरू र निवेदकले बदर गर्न माग गरेको दफा २६ को अध्ययन होस् र यी दफाहरूको व्यवस्था अन्य दफाहरू जस्तो करको साविकको वा नयां दररेट वा अव लाग्ने करसँग सम्बन्धित नभएको छर्लङ्ग हुन्छ । यसरी बल जवरजस्ती करको न्यायिक निरूपण गर्न जारी भएको दफा २६ विभेदयुक्त रहेकोले यस्तो दफा बदर भागी एवम् क्रियाशिल हुन नसक्ने गरी प्रतिषेधको आदेश जारी हुने निर्विवाद छ ।

(छ) वर्तमान शासन व्यवस्था एउटा प्रजातान्त्रिक शासन व्यवस्था हो । यो व्यवस्थामा नेपालको संविधान सर्वोपरी भएकोले सबैले संविधान र कानूनको अधीनमा रहेरै आफ्नो अधिकारको प्रयोग र कर्तव्यको पालना गर्नु पर्छ । यो कुरा सबैले, खास गरी देशको शासन व्यवस्थालाई संविधान र कानून बमोजिम उत्तरदायित्वपूर्णरूपमा सञ्चालन गर्ने कर्तव्य भएका कार्यपालिका, सरकारी निकाय र विधायिकाले बुझ्नु र आत्मसात गर्नु आवश्यक छ । संविधान नेपालको मूल कानून हो । संविधानको आधारमा देशमा अन्य सम्पूर्ण कानून, नीति, नियमहरू बन्नु पर्दछ । संविधानको धारा १(१) ले यो संविधान नेपालको मूल कानून हो, यस संविधानसँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुनेछ भन्ने प्रष्ट व्यवस्था गरी संविधानसभाबाट निर्मित यो संविधानलाई विधायिकी पिरामिणको शिर्षस्थानमा रोखेको छ । यो संविधानको सह-उत्पादनको रूपमा जन्मिएको विधायिकाले संविधानको कुनै पनि अक्षर वा भावना विपरित कुनै

पनि कानून निर्माण गर्न सक्दैन । विपक्षीहरूले संविधान मूल कानूनको रूपमा रहेको उल्लेखित संवैधानिक प्रावधान विपरित हुने गरी यसअघि आदेश जारी गरेको र पछि आर्थिक ऐन, २०८० को दफा २६ बनाइ लागु गरेको हुंदा निवेदकहरू संवैधानिक उपचार खोज्न बाध्य भएको व्यहोरा निवेदन गर्दछौं ।

(ज) संविधानको धारा ११५(१) ले कानून वमोजिम बाहेक कुनै कर लगाइने र उठाइने छैन भन्ने प्रत्याभूति प्रदान गरेको छ । पूँजीको वितरणमा निकायलाई कर लाग्ने कुनै कानून नै नभएको अवस्थामा आर्थिक ऐन, २०८० को दफा २६ अनुसार कानून विना नै कर लाग्न गएको छ । सारवान कानूनमा व्यवस्था नै नभएको करको विषयमा अप्रत्यक्ष रूपमा करको भार बहन गराउने बदनियतसाथ ल्याईएको उक्त दफा २६ ले अप्रत्यक्ष रूपमा करको दायित्व बहन गराउने जबर्जस्त प्रयास गरिएको छ । विपक्षीहरूको कार्यबाट जुन काम प्रत्यक्ष रूपमा गर्न मिल्दैन, त्यस्तो काम अप्रत्यक्ष रूपमा पनि गर्न मिल्दैन भन्ने न्यायको मान्य सिद्धान्त समेतको प्रतिकूल छ । पूँजीको वितरणमा निकायलाई कर लाग्ने स्पष्ट व्यवस्था नभएसम्म कर लाग्दैन र लगाउन पनि मिल्दैन । पूँजीको वितरणमा पनि कर लगाउने बदनियत राखी विपक्षीहरूले आर्थिक ऐन, २०८० को दफा २६ मा साविक देखि कर लाग्ने तर नतिरेको जस्तो अर्थ लाग्ने गरी FPO बाट प्रिमियम मूल्यमा शेयर जारी गरी प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७८।७९ सम्म हिताधिकारीलाई बोनस शेयरको रूपमा वितरण गरेको लाभांश रकमलाई ऐनको दफा ५६ को उपदफा (३) वमोजिम आयमा समावेश गरी कर दाखिल नगरेको भए उक्त रकममा लाग्ने कर संवत् २०८० साल मंसिर मसान्त भित्र दाखिला गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिन्हा हुनेछ भन्ने व्यवस्था गरेको हुंदा आर्थिक ऐनको उक्त व्यवस्थाले साविकमा त्यस्तो कर लाग्ने कानून नभएको अवस्थामा पनि साविक देखि नै कर लगाउन खोजिएको छ, जुन सर्वथा असंवैधानिक छ । सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलाशले ने.का.प. २०६९, अङ्क ११, निर्णय नं. ९१७ मा मूल ऐनमा नै लिन पाउने भनी उल्लेख नभएको कर अनुसूचीमा उल्लेख हुँदा सो अनुसार सिफारिश दस्तुर असूल उपर गर्न पाउने भन्न कानूनतः नमिल्ने, ऐनमा नै कर दस्तुर आदि लिन पाउने भनी व्यवस्था नभएको विषयवस्तु र कुरालाई नियममा दर उल्लेख गरेको मात्र आधारमा सो कर दस्तुर असूल गर्न नमिल्ने भन्ने नजिर सिद्धान्त कायम गरेकोबाट नै कर कानूनमा समेत विधायनको रोलक्रम हुने र त्यस्तो रोलक्रम भन्दा बाहिर गै बनेको कानून लागू नहुने भन्ने सिद्धान्त स्थापित भएको छ ।

(झ) मूल ऐन आयकर ऐनले परिकल्पना नै नगरेको शिर्षकमा कर लगाउनु न्याय, स्वच्छता र विवेकसम्मतता कुनै पनि मापदण्ड भित्र पर्दैन । यसले संविधानको धारा २५ द्वारा प्रदत्त सम्पत्ति सम्बन्धी हकमा समेतमा अंकुश लगाएको छ । सम्मानित सर्वोच्च

अदालतबाट आन्तरिक राजस्व कार्यालय, भक्तपुर वि. हिमालयन स्न्याक्स नुडल प्रा.लि. को मुद्दा, स.अ. बुलेटिन वर्ष २०७३ पुर्णांक ५९२, पृ. १९ मा “कानून प्रतिकूल कर लगाउने कार्यबाट नागरिकको सम्पत्तिको हक एवं कानून बमोजिम बाहेक कर नलाग्ने संवैधानिक प्रत्याभूतिमा असर पर्ने भएकोले यसप्रकारको निरोधात्मक उपचार प्राप्त हुन सक्दछ” भनी व्याख्या भएको छ । त्यस्तै रामचन्द्र संघाई वि. अर्थ मन्त्रालयसमेत, स.अ. बुलेटिन वर्ष २०५० पुर्णांक ४२ पृ. ३ मा “व्यक्तिबाट कानूनबमोजिम भन्दा बढी कर असूली भएको कर सम्बन्धित व्यक्तिलाई फिर्ता दिनुपर्ने” भन्ने वाध्यकारी नजिर सिद्धान्त कायम भएको छ । स.अ. बुलेटिन वर्ष २०७२ पुर्णांक ५५१, घोराही सिमेण्ट इण्डस्ट्रिज वि. जिल्ला विकास समिति, दाङ्ग भएको मुद्दामा “कानूनमा तोकिएको भन्दा बढी कर लिएको कार्य गैरकानूनी हुन्छ” भन्ने व्याख्या भएको छ । त्यस्तै ने.का.प. २०५६ नि.नं. ६७०५ पृ. २९० मा “बढी लिएको कर सम्बन्धित करदाताले फिर्ता पाउँछ । व्यक्तिले कर दाखिला गरेकोले कर लाग्ने होइन । कानून बमोजिम मात्र कर लाग्छ । व्यक्तिले कानूनमा उल्लेख भएभन्दा बढी दरमा कर गणना गरी दाखिला गरेको आधारमा कर लाग्ने होईन” भनी व्याख्या भएको छ । यसरी मूल कानूनमा नै नभएको आर्थिक ऐनमा ल्याइएको यो व्यवस्था संविधानको धारा ११५ सँग सोझै बाझिएको मात्र नभै स्थापित नजिरहरुको समेत वर्खिलाफ छ । राज्यले आफ्नो भौतिक बल (Physical Power) प्रयोग गरेर यसरी जवर्जस्ती कर उठाउँदा विधिको शासनको उपहास हुने मात्र होईन राज्यका तर्फबाट अन्यायिक सम्बृद्धि (Unjust Enrichment) भै समग्र व्यवसायीक क्षेत्रमा अनिश्चितता र अन्योल हुन जान्छ । यी तमाम् नजिर सिद्धान्तहरु तथा संविधानका उल्लेखित धाराहरुको वर्खिलाफ हुने गरी निर्माण गरिएको आर्थिक ऐन, २०८० को दफा २६ समेत बदरभागी छ, बदर गरिपाउँ ।

- (ज) विधिको शासन एउटा संवैधानिक रश्मीको रूपमा आत्मसाथ गरेको नेपालको लोकतान्त्रिक संविधान अन्तर्गत कार्य गर्न वाध्य हुने विपक्षीहरुले नलाग्ने कर घुमाएर लाग्ने गरी आर्थिक ऐन ल्याउँदा विधायिकी शक्तिको कपटपूर्ण प्रयोग (Colorable Exercise of Legislative Power) हुन गएको पनि छ । ऐन तथा नियमावलीमा कर लाग्ने व्यवस्थाको अभावमा जसरी भएपनि कर उठाउने बदनियत राखी सामयिक कर असुल ऐन, २०१२ अन्तर्गत जारी भएको आदेश र आर्थिक ऐन, २०८० मा दफा २६ बमोजिम कर असुल उपर गर्ने उद्देश्य कार्यान्वयन गराउने अभिप्रायले सो दफाको कपटपूर्ण तर्जुमा गरिएको छ । राज्यका निकायले कुटिल तथा कपटपूर्ण कानून निर्माण गरी कानूनमा नभएको र विधायिकाले कर लाग्ने भनी परिकल्पना नगरेका विषयमा तथा साविकका वर्षहरु देखि नै कर लगाउने व्यवस्था समावेश हुने गरी कानूनको रूप दिन खोज्नु बैंक तथा वित्तिय संस्थाहरु प्रतिको राज्यका निकायहरुको पूर्वाग्रहपूर्ण कार्य हो । भूतलक्षी असर हुने गरी कानून निर्माण तथा लागू गर्न नहुने

कानून र न्यायको सर्वमान्य सिद्धान्त हो । यस्तो सिद्धान्तको बर्खिलाप हुने गरी लागू गरिएको आर्थिक ऐन, २०८० को दफा २६ संविधानको धारा १२६ समेतको विपरित छ । यस्तो शक्ति प्रयोग गरी बनाईएको आर्थिक ऐनको उल्लेखित प्रवधान धारा ११५ विपरित भै सून्य हुन जान्छ । विधिको शासनको यही सिद्धान्तलाई विश्व प्रसिद्ध विधिशास्त्री Joseph Raj ले आफ्नो पुस्तक The Authority of Law: Essays on Law and Morality मा विधिको शासनसँग जोड्दै यसरी लेखेका छन्: “The Violation of Rule of Law can take two forms. It may lead to uncertainty or it may lead to frustrated and disappointed expectations. It leads to the first when the law does not enable people to foresee future developments or to form definite expectations (as case of vagueness and most cases of wide discretion). It may lead to frustrated expectations when the appearance of stability and certainty which encourages people to rely and plan on the basis of existing law is scattered by coercive lawmaking or preventing from law enforcement, etc. The evils of uncertainty are in providing opportunities for arbitrary power and restricting people’s ability to plan for their future. The evils of frustrated expectations are greater. Quite apart from the concrete harm they cause they also offend dignity in expressing disrespect for people’s autonomy.” (Oxford University press, US reprint, 1997, p. 222) । यो विधिशास्त्रीय सिद्धान्तको आलोकमा विपक्षीहरूबाट भएको आर्थिक ऐनको उल्लेखित व्यवस्था उल्लेखित विधिशास्त्रीय सिद्धान्तहरूको समेत ठाडै बर्खिलाफ भै वदरभागी छ ।

- (ट) त्यतिमात्र नभै उल्लेखित विधायिकी प्रावधानले व्यावसायीहरू कतिपटक निर्णयको चक्र (Spiral of Decisions) मा पर्नु पर्ने हो भन्ने प्रश्नसमेत उब्जिएको छ । मिति २०७८।९।२७ मा आयकर ऐन अन्तर्गत निर्णय गर्न अधिकार प्राप्त आन्तरिक राजस्व विभागले आफ्नो कार्यक्षेत्र भित्र नपर्ने भनी निर्णय गरिसके पछि राज्यशक्तिको अभ्यास गर्ने अन्य निकाय तथा विधायिकाले कानून मै नभएको व्यवस्थालाई छ भने जस्तो गरी कानून बनाउने दोहोर्न्याई मुद्दा उठान गरी रहँदा निर्णय (Doctrine of Stare Decisis) को समेत विपरित हुन गएको छ । निर्णय स्थिरता (Doctrine of Stare Decisis) को सिद्धान्तलाई विधिशास्त्रियरूपमा पनि हेर्नुपर्ने हुन्छ । यो सिद्धान्तको महत्त्वलाई Edger Bodenheimer ले आफ्नो पुस्तक Jurisprudence: The Philosophy and Method of Law मा यसरी उल्लेख गरेका छन्: “The doctrine introduces a modicum of certainty and calculability into the planning of private and business activities. It enables people to engage in trade and arrange their personal affairs with a certain amount of confidence that they will not become entangled in litigation. It gives them some basis for predicting how other members of the community are likely to act toward them (assuming that such other members of the community comply with the law). Without this element of calculability, people would be uncertain of their rights, duties, and obligations, and they would be unable to ascertain what they might do without fear of coercive sanctions. Men would never know whether to settle or litigate a dispute if every

established rule was liable to be overthrown from one day to the next, and litigation would increase thousandfold under such a state of affairs. Stare Decisis provides attorneys counselling private parties with some settled basis for legal reasoning and the rendering of legal advice. A lawyer who does not have available to him the benefit of certain tools which are helpful to him in forecasting the probable outcome of litigation is of little use to his clients. In the words of Sir William Jones, 'No man who is not a lawyer would ever know how to act and no lawyer would, in many instances, know how to advise, unless courts are bound by authority'." सम्मानित सर्वोच्च अदालतबाट निर्णय नं.७९४३ ने.का.प. २०६५ अङ्क ३ मा “कानूनी परिधिभिन्न रही एकपटक एउटा निर्णय गर्न र अर्को पटक अर्को निर्णय गर्ने छुट कानूनले राज्यलाई दिन नसक्ने । पूर्ववर्ती निर्णय कानूनको कसीमा जाँचिएर सक्षम निकायबाट बदर भएको अवस्था वा कानूनमा नै संशोधन भएको अवस्था बाहेक उही कानूनी प्रावधानलाई टेकेर पहिले एउटा निर्णय गर्न र पछि त्यसको विपरीत अर्को निर्णय गर्ने छुट रहन्छ भन्न नमिल्ने । एकपटक कर फिर्ता दिने निर्णय गरी लामो समयसम्म कर फिर्ता दिइरहेको विषयमा त्यही कानून विद्यमान रहेको अवस्थामा पछि आएर कर फिर्ता दिन नमिल्ने गरी गरेको निर्णयमा दोहोरो मापदण्ड स्पष्ट देखिदा कानून बमोजिम कर निर्धारण गर्ने राज्यका निकायले कानून बमोजिम दिइरहेको सुविधा कानूनमा संशोधन नै नगरी आफूलाई फाइदा पुग्ने र करदातालाई हानी पुग्ने गरी व्याख्या गरी कर असूल गर्नु, फिर्ता दिनुपर्ने कर फिर्ता नदिने गरी कानूनको एकपटक एउटा व्याख्या र अर्को पटक अर्को व्याख्या गरी दोहोरो मापदण्डमा कार्य अगाडि बढाउनु राज्यको निमित्त उचित नहुने” भनी कर कानूनको क्षेत्रमा दूरगामी असर दिने वाध्यकारी नजिर सिद्धान्त कायम गरेको छ । यी र यस्ता तमाम् सर्वमान्य विधिशास्त्रीय मान्यता तथा सिद्धान्तहरु समेतको परिहास हुने गरि आयकर ऐन बमोजिमको अधिकारप्राप्त अधिकारीबाट अन्तिम निर्णय भैसकेको विषयमा पश्चातदर्शी असर दिने गरी बनाईएको कानून सम्मानित संवैधानिक इजलाशबाट न्यायिक पुनरावलोकन भै सून्य घोषणा हुनुपर्ने सादर निवेदन छ ।

- (ठ) संविधानको धारा १६, १७(१), धारा १७(२) र धारा १८ एक आपसमा अन्योन्यासित र त्रिकोणीय प्रभावमा रहन्छन् । लेलिन विष्टको मुद्दा ने.का.प. २०७६, अंक ११, निर्णय नं. १०३८८ मा सम्मानित सर्वोच्च अदालतले समानता, सम्मान र स्वतन्त्रता विचको त्रिकोणीय सम्बन्धको बिचबाट अधिकारहरूको विस्तिर्णता खोज्न र प्रकारान्तरले लोकतन्त्रका मूल्यहरू नियाल्न सकिने हुन्छ र त्यसको लागि स्वतन्त्रता पहिलो कुन्जी बन्दछ भनी व्याख्या गरेको छ । धारा १७ मा “कानून बमोजिम बाहेक” भन्ने शब्दावली परेको हुँदा यो शब्दावली यी तिनवटै धारामा विस्तारण हुन्छ । के विधायिकाले कानून जस्तोसुकै कठोर, अन्यायपूर्ण वा सनकपूर्ण बनाए पनि सम्मानित सर्वोच्च अदालत मूकदर्शक भएर बस्छ ? वा शक्ति पृथकीकरणको सिद्धान्त

बमोजिम के यस्तो विधायिकी शक्ति न्यायिक चुनौति बाहिर रहन्छ? वा विधायिकी शक्ति प्रयोग गरी जस्तो सुकै कानून बनाउन पाउने हो ? भन्ने यावत सबन्धमा प्रश्न उठी ने.का.प. २०६१, अंक २, निर्णय नं. ७३३२ लगायतका मुद्दाहरुमा नजिर सिद्धान्तहरु कायम भएका छन् । यो नजिरमा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(१) मा “कानून बमोजिम बाहेक” भन्ने वाक्यांश प्रयोग भएको छ । “कानून बमोजिम बाहेक” भन्ने शब्द समूहले Due Process of Law लाई अँगालेको हुन्छ । Due Process of Law भित्र Substantive Due Process र Procedural Due Process दुवै पर्ने व्याख्या भएको छ । विधायिकाले बनाएको कानून Due Process को मापदण्ड पुरा भएको छ की छैन भन्ने प्रश्न उठी Due Process भित्र विधायिकी कानून Just, Fair र Reasonable छ कि छैन न्यायिक परिक्षण भै यी मापदण्डहरु पुरा नभएको कानून संविधानको धारा १६, धारा १७(१),(२) तथा धारा १८ सँग बाझिई बाझिएको हदसम्म बदर हुन्छ भनी पाँच सदस्यीय वृहद् पूर्ण इजलाशबाट ने.का.प. २०५०, अंक ५(ख), निर्णय नं. ४७३६, तीन सदस्यीय विशेष इजलाशबाट ने.का.प. २०६६, अंक १२, निर्णय नं. ८२७५, पाँच सदस्यीय वृहद् पूर्ण इजलाशबाट ने.का.प. २०६४, अंक ७, निर्णय नं. ७८६६, ने.का.प. २०७८, अंक ११, निर्णय नं. १०७७२ लगायतका मुद्दाहरुमा वहिगम व्याख्या तथा विवेचना भै विधायिकाद्वारा निर्मित ऐनहरु बदर भएका छन् ।

- (ड) ऐनमा कुनै विवेकपरक र बोधगम्य आधार देखिन्न भने त्यो निश्चय नै भेदभावपूर्ण र संविधानको धारा १८ को उपधारा (१) प्रतिकूल हुन्छ । धारा १८(१) ले सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरी सबैलाई कानूनको समान संरक्षण प्राप्त हुने प्रत्याभूति संविधानको धारा १८ ले दिएको छ । दण्डको स्वभाव दिने गरी निर्माण गरिएको प्रस्तुत दफा २६ विभेदजन्य मात्र नभै Unjust, unfair तथा unreasonable समेत छ । संविधानको धारा १६, धारा १७(१),(२) तथा धारा १८ सँग आर्थिक ऐन, २०८० को दफा २६ बाझियो वा बाझिएन भन्ने सम्बन्धमा उल्लेखित नजिर सिद्धान्तहरुको कसी लगाएर हेर्दा मूल कानूनमा हुँदै नभएको व्यवस्था, अस्पष्ट, अदृश्य, अप्रत्यक्ष, वर्षौं अगाडी निर्णय गर्न अधिकारप्राप्त निकायबाट आधिकारिक व्याख्या भै टुङ्गिसकेको विषय, पश्चातदर्शी असर दिने गरी दण्डात्मक रूपमा ल्याईएको व्यवस्थाले सिधै समानता, स्वतन्त्रता तथा सम्मानको हकलाई संकुचित, अपहरित र कुण्ठित गर्ने स्पष्ट छ । यी आधारहरुमा यो कानून Unjust, unfair तथा unreasonable भएको प्रमाणित भएको छ । पाँच सदस्यीय वृहद् पूर्ण इजलाशसमेतका माथि उदृत नजिर सिद्धान्तहरु तथा भारत तथा अमेरिकामा Due Process का आधारमा संविधानसँग बाझिएको भनी बदर भएका तमाम् विधायिकी कानूनहरुको समिक्षा समेतका आधारमा आर्थिक ऐन, २०८० को दफा २६ र सामयिक कर असुल ऐन, २०१२ अन्तर्गत

जारी आदेशको दफा २६ को प्रावधान समेत संविधानसंग बाझिई शुन्य भएको हुँदा शुन्य घोषणा गरिपाउँ ।

- (ढ) ऐनको दफा ५६(३) मा “कुनै निकायले कुनै हिताधिकारीलाई लाभांशको रूपमा मुनाफा बाहेकको लाभांश वितरण गरेमा त्यस्तो लाभांशको रकमलाई सो निकायको आय गणना गर्दा समावेश गर्नु पर्नेछ” भन्ने व्यवस्था रहेको छ । ऐ. दफा ५३(१) मा “निकायबाट हुने वितरणमा देहायका कुराहरू समावेश गर्नु पर्नेछः (क) निकायबाट आफ्नो कुनै हिताधिकारीलाई कुनै हैसियतले गरिएको भुक्तानी, वा (ख) मुनाफाको पूँजीकरण” भन्ने उल्लेख छ । निवेदक बैंकहरूले FPO बाट प्राप्त शेयर प्रिमियमको रकमबाट बोनस शेयर वितरण गर्दा मुनाफाको रकमबाट वा मुनाफा बाहेकको रकमबाट लाभांश वितरण गरेको होइन, हिताधिकारीले गरेको पूँजी लगानीको रकमबाट प्राप्त भएको पूँजीको वितरण हो । पूँजीको वितरणमा निकायलाई कर लाग्दैन र कर लाग्ने कानूनी व्यवस्था पनि छैन । कानूनमा यस्तो कर लाग्ने व्यवस्था नभएकोमा आर्थिक ऐन, २०८० को दफा २६ ले यस अघि FPO बाट उठेको शेयर प्रिमियमको रकमबाट बोनस शेयर जारी गर्दा कर लाग्न गएकोले आर्थिक ऐनको उक्त व्यवस्थाले भूतलक्षी असर दिएको छ । सारवान कानून भूतलक्षी नहुने न्यायको मान्य सिद्धान्त हो । न्यायको मान्य सिद्धान्त विपरित हुने गरी लागू भएको आर्थिक ऐन, २०८० को दफा २६ संविधानको धारा १२६ समेतको विपरित छ ।
- (ण) साविकदेखि नै आयकर नै नलाग्ने विषयमा आयकर लाग्ने तथा लगाउने गरी लागू भएको आर्थिक ऐन, २०८० को दफा २६ को प्रावधानले नलाग्ने कर लाग्न गई निवेदकहरूलाई संविधानको धारा १७ को उपधारा (२) को देहाय खण्ड (च) बमोजिमको पेशा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रताको हक, २५ अन्तर्गत प्राप्त सम्पत्तिको हक हनन् भएको छ । पेशा तथा व्यवसाय र सम्पत्तिको हकको हनन् हुने गरी लागू भएको उक्त व्यवस्था संविधानको धारा १७ र २५ समेतसंग बाझिएको छ । लाग्ने कर आंशिक वा पूर्णरूपमा छुट दिन वा मिनाहा गर्नको लागि कर निर्धारण भएको हुनु पर्दछ । निर्धारित कर वक्यौता रहेमा वा सम्बन्धित निकायले गरेको कर निर्धारण उपर करदाता मुद्दा मामिला गर्न गएको अवस्थामा जरिवाना तथा व्याज पूर्ण वा आंशिकरूपमा छुट दिँदा करको रकम उठाउन सकिन्छ भन्ने उद्देश्य राखेर यस्तो छुट तथा मिनाहा दिने गरी कानून बनाउन सकिन्छ र साविक देखि नै यस्तो कानून बनाउँदै तथा लागू गरिँदै आइएको पनि छ । तर, FPO बाट प्राप्त प्रिमियमको रकमबाट बोनस शेयर जारी गरेको अवस्थामा त्यस्तो बोनस शेयरको रकममा बोनस शेयर जारी गर्ने निवेदक बैंकहरू लगायतका कुनैपनि करदातालाई यसअघि कुनै कर निर्धारण भएको छैन । अधिकांश करदाताको हकमा कर निर्धारण गर्न ऐनको दफा १०१(३) ले दिएको

हदम्याद पनि गुज्रिसकेको अवस्था छ । कर निर्धारण गर्ने हदम्याद गुज्रिएपछि संशोधित कर निर्धारण गर्न नहुने र गरेको भए बदर हुने भनी विभिन्न मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट सिद्धान्त (नजिर) प्रतिपादन भैसकेको छ ।

(त) झट्ट हेर्दा शुल्क र ब्याज मिन्हाको सुविधा दिए जस्तो गरी आर्थिक ऐन, २०८० ले मंसिर मसान्तसम्म आयकर ऐनको दफा ५६ को उपदफा (३) बमोजिम आयमा समावेश गरी कर बुझाएमा शुल्क र ब्याज मिनाहा हुने व्यवस्था गरेको छ । तर, यसको अन्तर्य हेर्दा प्रचलित कानून बमोजिम नलाग्ने कर लाग्ने गरी कानून बनाई लागू गरेको स्पष्ट देखिन्छ । यस भन्दा अघि शेयर प्रिमियमको रकमबाट बोनस शेयर जारी भएको अवस्थामा ऐनको दफा ५६(३) लागू हुने वा नहुने सम्बन्धमा दुविधा भई ठूला करदाता कार्यालयले आन्तरिक राजस्व विभागसंग नीतिगत निर्देशन माग गरेकोमा विभागले मिति २०७८।१।२० मा निर्णय गरी मिति २०७८।१।२१ मा पत्राचार गर्दा पनि शेयर प्रिमियम खातामा राखिएको रकमबाट बोनस शेयर वितरण गर्दा त्यस्तो रकम निकायको आयमा समावेश गर्न नपर्ने भनी स्पष्टरूपमा उल्लेख गरी निर्देशन दिएको छ । ऐनको दफा ५६(३), नियमावलीको नियम १८ र आयकर निर्देशिका, २०६६ (सहजीकरणको लागि यसपछि “निर्देशिका” भनिएको छ) को परिच्छेद १३ को बुँदा नं. १३.९ समेतको सन्दर्भ खुलाई विभागबाट भएको उक्त निर्णय तथा पत्राचारमा शेयर प्रिमियमको रकमबाट बोनस शेयर जारी गरेको अवस्थामा ऐनको दफा ७(२)(ज) र ९(२)(छ) अन्तर्गत सो रकम बोनस शेयर जारी गर्ने निकायको आयमा समावेश गरी संस्थागत आयकर लाग्ने वा नलाग्ने भन्ने प्रश्नमा “... शेयर प्रिमियम खातामा राखिएको रकमबाट बोनस शेयर वितरण गर्दा त्यस्तो रकम निकायको आयमा समावेश गर्नु नपर्ने” भन्ने निर्णय भई सोही अनुसार नै ठूला करदाता कार्यालयलाई पत्राचार गरेको थियो ।

(थ) ऐन तथा नियमावलीको परिधि अन्तर्गत रही सो ऐन तथा नियमावलीको व्यवस्था र प्रयोगलाई स्पष्ट गर्ने अधिकार भएको विपक्षी आन्तरिक राजस्व विभागले नै शेयर प्रिमियमको रकमबाट बोनस शेयर वितरण भएको अवस्थामा लाभांश सरह मानी अन्तिम कर कट्टीको विधिले कर लगाउनु पर्ने तर त्यस्तो रकम निकायको आयमा समावेश गर्नु नपर्ने भनी स्पष्ट गरेको अवस्थामा विधायिकी मनसाय तथा आयकर ऐन, आयकर नियमावलीको नियमन र प्रयोग गर्ने आन्तरिक राजस्व विभागको व्याख्या तथा स्पष्टीकरण समेत बमोजिम नै निवेदक बैंकहरुले शेयर प्रिमियम खातामा जम्मा भएको रकमबाट बोनस शेयर जारी गर्दा अन्तिमरूपमा कर कट्टी हुने विधिबाट ५ प्रतिशत अग्रिम कर कट्टी गरी बुझाईसकेका छन् ।

- (द) बीमा कम्पनीहरूले प्रिमियम शेयर जारी गरेको रकमबाट बोनस शेयर जारी गर्दा ऐनको दफा ५६(३) बमोजिम निकायको आय गणना गर्दा समावेश गर्नुपर्ने वा नपर्ने सम्बन्धमा विमा समितिबाट विपक्षी अर्थ मन्त्रालयलाई मिति २०७८।०८।२८ मा सोधनी गरेको सन्दर्भमा विपक्षी आन्तरिक राजस्व विभागले शेयर प्रिमियम खातामा राखिएको रकमबाट बोनस शेयर वितरण गर्दा त्यस्तो रकमलाई निकायको आयमा समावेश गर्नु नपर्ने भन्ने जवाफ दिएको थियो । साथै, महालेखा परीक्षकको कार्यालयबाट सो सम्बन्धमा बेरुजु औँल्याएकोमा महालेखा परीक्षकको कार्यालयलाई पनि सोही व्यहोराको प्रतिक्रिया पठाएको र सो सम्बन्धमा छानविन तथा अनुसन्धान अगाडि नबढाइएको भनी विपक्षी विभागले स्पष्ट गरेको थियो । विपक्षी विभागले मिति २०७८।९।२७ मा अर्को पत्र लेखी अर्थ मन्त्रालयलाई सोही व्यहोरा पुनः स्पष्ट गरी पत्र समेत पठाएको देखिन्छ ।
- (ध) यस्तैगरी मिति २०७९।१२।२४ मा विपक्षी आन्तरिक राजस्व विभागले राजस्व अनुसन्धान विभागलाई जारी गरेको पत्रमा पनि प्रिमियम खातामा रहेको रकम बोनस शेयर जारी गर्न, अग्राधिकार शेयरको प्रिमियम भुक्तान गर्न, प्रारम्भिक खर्चको शोधभर्ना गर्न र कम्पनीको शेयर जारी गर्दा भएको खर्च व्यहोर्न प्रयोग गर्न सक्ने व्यवस्था समेत रहेको र सो व्यवस्था अनुसार प्रिमियम मूल्यको शेयर बिक्री गर्दा प्राप्त भएको रकममध्ये अंकित मूल्य बराबरको रकम शेयर पूँजीमा थप भई दायित्वमा वृद्धि हुने हुँदा सो रकमले शेयर जारी गर्ने कम्पनीको आय वा मुनाफामा कुनै असर गर्दैन, तर शेयर प्रिमियम खातामा आम्दानी बाँधिएको रकममध्ये बोनस शेयर जारी गर्न प्रयोग भएको अवस्थामा ऐनको दफा ५३(१)(क) बमोजिमको भुक्तानी सरह मानी अन्तिम रूपमा कर कट्टीको विधिले कर लगाउनु पर्दछ भनी स्पष्ट गरेको छ । सो पत्रमा यसै विषयमा स्पष्ट गरिएका आन्तरिक राजस्व विभागको मिति २०७८।१।२१ को पत्र समेत संलग्न गरिएको छ । आयकर ऐनको दफा ५६(३) तथा ५३(१)(क) लगायतका सम्बन्धित कुनैपनि दफाहरू संशोधन नभएका र यस विषयमा सर्वोच्च अदालतले अन्यथा व्याख्या पनि नगरेको अवस्थामा विपक्षी विभागले आफुले साविकमा गरेका निर्णय, पत्राचार तथा बनाएको धारणालाई बदर गर्न, खारेज गर्न वा फिर्ता लिन पनि मिल्दैन ।
- (न) आयकर ऐनको दफा ५६(३), आयकर नियमावलीको नियम १८ र निर्देशिकाको परिच्छेद १३ को बुँदा नं. १३.९ समेतको सन्दर्भ खुलाई भएको उक्त निर्णय तथा पत्राचारहरूबाट पनि शेयर प्रिमियमको रकमबाट बोनस शेयर जारी गरेको अवस्थामा बोनस शेयर जारी गर्ने निकायको आयमा समावेश गरी संस्थागत आयकर नलाग्ने, अग्रिमकर मात्रै कर कट्टी गर्नुपर्ने भन्ने स्पष्ट भैसकेको छ । आयकर ऐन तथा आयकर नियमावलीको परिधि अन्तर्गत रही सो ऐन तथा नियमावलीको व्याख्या गर्ने अधिकार

भएको विपक्षी विभागले नै शेयर प्रिमियमको रकमबाट बोनस शेयर वितरण भएको अवस्थामा लाभांश सरह मानी अन्तिम कर कट्टीको विधिले कर लगाउनु पर्ने तर त्यस्तो रकम निकायको आयमा समावेश गर्नु नपर्ने भनी स्पष्ट गरेको अवस्थामा विधायिकी मनसाय तथा आयकर ऐन, आयकर नियमावलीको नियमन र प्रयोग गर्ने विपक्षी विभागको व्याख्या तथा स्पष्टीकरण समेत वमोजिम नै निवेदक बैंकहरुले FPO बाट प्राप्त शेयर प्रिमियम रकमलाई प्रिमियम खातामा जम्मा गरी सो रकमबाट बोनस शेयर जारी गर्दा अन्तिमरूपमा कर कट्टी हुने विधिबाट ५ प्रतिशत अग्रिम कर कट्टी गरी बुझाईसकिएको छ । आयकर ऐनले दिएको कर दायित्वलाई निवेदक बैंकहरुले पूरा गरिसकेको अवस्थामा कानूनमा नै नभएको दायित्व बोकाउने गरी लागू भएको आर्थिक ऐन समेतको व्यवस्था संविधानसँग बाझिएको र निवेदक बैंकहरुलाई संविधानद्वारा प्रदत्त मौलिक हकको समेत हनन् भएको छ ।

(प) कर लेखाङ्कनका शब्द र वित्तीय लेखाङ्कनको शब्दमा अन्तर छ । वित्तीय लेखाङ्कनका शब्दलाई कर लेखाङ्कनमा प्रयोग गर्दा गलत अर्थ लाग्दछ । शेयर प्रिमियम शब्द वित्तीय लेखाङ्कनका शब्द हुन् । तर, कर लेखाङ्कनमा यसलाई पूँजी योगदान भनिन्छ । ऐनले प्रिमियमलाई पूँजी योगदान भन्दा फरक रूपमा चिन्दैन । पूँजी योगदानमा कर लाग्ने व्यवस्था ऐनमा छैन । शेयर प्रिमियम भनेको हिताधिकारीले निकायलाई पूँजी योगदान गरेको रकम भएको हुँदा सो रकमलाई मुनाफा भित्र राख्न मिल्दैन । शेयर प्रिमियम लगायतका हिताधिकारीले गरेका योगदानहरु सम्बन्धित बैंकको मुनाफा नभएको हुँदा शेयर प्रिमियमबाट वितरण गरेको बोनस वितरण गर्ने कम्पनीको लागि करयोग्य आय नै होइन । आयकर ऐनको दफा ५६(३) ले कुनै निकायले आफ्ना हिताधिकारीलाई लाभांशको रूपमा मुनाफा बाहेकको लाभांश वितरण गरेमा त्यस्तो लाभांशको रकमलाई सो निकायको आय गणना गर्दा समावेश गर्नु पर्नेछ भनी उल्लेख गरेको छ । कम्पनी ऐनको दफा १८२(५) ले लाभांश वितरण गर्न छुट्याइएको मुनाफाको रकमबाट बाहेक अन्य कुनै किसिमबाट कम्पनीले लाभांशको भूक्तानी वा वितरण गर्न सक्ने छैन भनी प्रतिबन्ध लगाएको छ । शेयर प्रिमियमको रकमबाट बोनस शेयर वितरण गर्दा लाभांश वितरण गरेको होइन, हिताधिकारीले गरेको पूँजी लगानीको रकमबाट प्राप्त भएको पूँजीको वितरण हो । पूँजीको वितरणमा निकायलाई कर लाग्दैन, कर लाग्ने कानूनी व्यवस्था थिएन र हाल पनि छैन ।

(फ) मुनाफा भनेको करयोग्य आयको कर आधार हो । निकायको आयको हकमा पहिला निकायलाई संस्थागत आयकर र पछि हिताधिकारीलाई लाभांश कर लाग्दछ । मुनाफा बाहेकको लाभांश वितरण हुँदा हिताधिकारीले प्रतिफल पाईसक्ने तर संस्थागत कर चाहीं तिर्न बाँकी हुनसक्ने अपवादात्मक अवस्थामा त्यस्तो मुनाफालाई करको दायरामा ल्याउन गरिएको ऐनको दफा ५६(३) को विधायिकी मनसाय हो । तर,

शेयर प्रिमियमको रकम भनेको कम्पनीले कमाएको आय नै होइन, शेयरधनीहरू अर्थात् हिताधिकारीहरूले गरेको पूँजीको लगानी हो । यसै हुनाले कम्पनी ऐनको दफा २९ ले त्यस्तो रकम निश्चित क्षेत्रहरूमा मात्रै खर्च गर्न पाउने गरी सिमा तोकेको छ । शेयरधनीहरूले लगानी गरेको रकमबाट शेयरधनीहरूले नै बोनस शेयरको रूपमा कम्पनीमा शेयर पूँजी लगानी गरेको रकम सो कम्पनीको आय हुनै सक्दैन र संस्थागत करको दायरमा पनि आउन सक्दैन ।

(ब) आयकर ऐनको दफा ५ ले करयोग्य आयका ४ प्रकार हुन्छन्, अर्थात् ४ वटा श्रोतहरू हुन्छन् भनी सो बाहेक अन्य श्रोतबाट करयोग्य आय नहुने स्पष्ट गरेको छ । ती श्रोतहरूमा व्यवसाय, रोजगारी, लगानी र आकस्मिक लाभ पर्दछन् । FPO बाट प्राप्त शेयर प्रिमियमबाट वितरण गरेको बोनस शेयरको रकम उपरोक्त कुनै पनि श्रोतबाट निसृत भएको हुँदैन, शेयरधनीले पूँजी लगाएको रकम हो । अर्कै प्रयोजनको लागि भएको कानूनी व्यवस्थाको आधार लिएर निवेदक बैंकहरूको करयोग्य आय नै नभएको रकमलाई आय हो भनी निवेदक बैंकहरूबाट कर असूल गर्न मिल्दैन ।

(भ) विपक्षी प्रधानमन्त्रीको कार्यालय अन्तर्गतको निकाय राजस्व अनुसन्धान विभागले यही विषयलाई उठाएर साविकमा अनुसन्धान गर्ने सिलसिलामा निवेदक बैंकहरू मध्येकै केही पदाधिकारीहरूलाई सोधपुछ पनि गरेको थियो । तर, FPO बाट प्राप्त शेयर प्रिमियमको रकमबाट जारी भएको बोनस शेयरलाई बोनस वितरण गर्ने निकायको आयमा समावेश गरी कर लगाउन सक्ने बाटो नदेखेपछि विपक्षीहरूले मिलेमतोमा जसरी भएपनि कर उठाउने बदनियत राखी सामयिक कर असुल ऐन, २०१२ अन्तर्गतको आदेश र आर्थिक ऐन, २०८० को दफा २६ मा साविक देखि कर लाग्ने तर नतिरे नबुझाएको जस्तो गरी करदातालाई सुविधा दिए जस्तो गरी साविक देखि कै कर उठाउन लागेका छन् । राज्यका निकायले कुटिल तथा कपटपूर्ण कानून निर्माण गरी कानूनमा नभएको र विधायिकाले कर लाग्ने भनी परिकल्पना नगरेका विषयमा साविकका वर्षहरू देखि नै कर लगाउने व्यवस्था समावेश गरी कानूनको रूप दिन खोज्नु निवेदकहरू प्रतिको राज्यका निकायहरूको वैरभावपूर्ण र अनुत्तरदायी कार्य हो ।

(म) नेपाल राष्ट्र बैंक नियमनकारी निकाय हो । यसले हामी निवेदक बैंकहरूको शेयर पूँजीमा थपघट हुने सबै कुरामा सुक्ष्म निगरानी राख्नुका साथै उसको निर्देशन र नीति विपरीत बोनस शेयर वितरण गर्न पाइदैन । FPO को प्रिमियम रकमबाट बोनस शेयर बाँड्न नपाइने वा त्यसरी बाँडेको अवस्थामा निकायको आयमा समावेश गर्नुपर्ने भनी नेपाल राष्ट्र बैंकले कुनै निर्देशन गरेको पनि छैन र त्यस्तो लेखा नीति पनि छैन । विशेष ऐन अनुसार सञ्चालित हामी निवेदक बैंकहरू नेपाल राष्ट्र बैंकले तय गरेको

लेखा नीति अनुरूप कार्य गरी आएकोमा त्यस्तो नीति अनुसार आयमा समावेश गर्न नपर्ने रकमलाई बैंकको आयमा समावेश गरी कर तिर्नुपर्ने भन्ने आयकर ऐनको दफा ५६(३) को व्यवस्था होईन ।

- (य) आयकर ऐनको दफा १४२ मा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सालबसाली लागू हुने आर्थिक ऐनले यस ऐनमा संशोधन गरी कर लगाउने, निर्धारण गर्ने, बढाउने, घटाउने, छुट दिने वा मिन्हा दिने सम्बन्धी व्यवस्था गरेकोमा बाहेक अन्य कुनैपनि ऐनले यस ऐन बमोजिमका करका व्यवस्थाहरूमा कुनैपनि संशोधन, परिवर्तन वा कर सम्बन्धी अन्य व्यवस्थाहरू गर्न सक्ने छैन भन्ने व्यवस्था रहेको छ । आर्थिक ऐन, २०८० को दफा २६ ले आयकर ऐन वा आयकर नियमावलीको कुनै दफा, उपदफा वा नियम, उपनियममा संशोधन गरेको छैन । यसरी आयकर ऐनले स्पष्ट अधिकार दिएको अवस्थामा बाहेक आर्थिक ऐनको माध्यमबाट कर छुट दिए जस्तो गरी नलाग्ने कर असुल गर्नु संविधानको धारा ११५(१) ले प्रत्याभूत गरेको कानून बमोजिम बाहेक कुनै कर लगाइने छैन र उठाईने छैन (No Taxation Without Law) भन्ने सर्वव्यापी सिद्धान्तको विपरीत भई असंवैधानिक र अन्यायपूर्ण रहेको छ । मुल ऐनमा साविक देखि नै कर लाग्ने कुनै व्यवस्था बहाल रहेको तर उक्त कानूनी व्यवस्था बमोजिम कर नतिरेका निकाय वा व्यक्तिको हकमा मात्र छुट, मिनाहा, माफि दिने गरी ऐनको दफा १४२ बमोजिम आर्थिक ऐनमा व्यवस्था गर्न सकिन्छ । कर नै नलाग्नेमा सहूलियतको नयाँ व्यवस्था थपी कर माग्न मिल्दैन, कानूनकै भूतलक्षी असर र प्रयोग हुन जान्छ । यस्तो गर्नु भनेको कानूनको कपटपूर्ण निर्माण र प्रयोग गर्नु हो ।
- (र) संविधानले तोकेको परिधी र सिमा भित्र रहेर मात्र राज्यका निकायहरूले काम कारवाही गर्दछन्, कानून निर्माण गर्दछन् र दैनिक प्रशासन चलाउँछन् भन्ने वैध अपेक्षा (Legitimate Expectation) आम व्यक्तिले राखेका हुन्छन् । कर लाग्ने कानून नै नभएको अवस्थामा पछि कानून बनाई कर छुट दिए जस्तो गरी कर लगाउने कार्य वैध अपेक्षाको सिद्धान्त समेतको विपरित छ । संविधान देशको मुल कानून हो । संविधानसँग बाझिने गरी तथा संवैधानिक व्यवस्थाको प्रत्यक्ष विपरित हुने गरी कानून निर्माण गर्ने र लागू गर्ने हो भने यस्तो कार्यले आम व्यक्तिलाई मात्र होईन, समाजका जुनसुकै पक्षलाई असर र प्रभाव पार्दछ । यसले संविधानवाद र विधीको शासन माथि नै प्रश्न चिन्ह उठाउँछ । संविधानको धारा १ बमोजिम यो संविधान नेपालको मुल कानून हो, यस संविधानसँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुनेछ भनी प्रारम्भमा नै संविधानसँग बाझिने कानून निर्माण गर्न रोक लगाइएको छ । त्यसै गरी संविधानको धारा १ को उपधारा (२) मा यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ भनी व्यवस्था गरिएको छ । संविधानको पालना नगरी

राज्यको कुनै पनि तह र निकायले काम कारवाही गर्दछन्, संविधानसँग बाझिने गरी कानून निर्माण गर्दछन् भने त्यस्तो काम कारवाही बदर गराउन संविधानको धारा १३३ ले मार्ग प्रशस्त गरेको छ ।

(ल) संविधानको धारा १३३(१) ले संविधानद्वारा प्रदत्त मौलिक हक उपर अनुचित बन्देज लगाईएको वा अन्य कुनै कारणले कुनै कानून यो संविधानसँग बाझिएको हुँदा त्यस्तो कानून वा त्यसको कुनै भाग बदर घोषित गरी पाउँ भनी कुनै नेपाली नागरिकले सर्वोच्च अदालतमा निवेदन दिन सक्नेछ र सो अनुसार कुनै कानून बाझिएको देखिएमा सो कानूनलाई प्रारम्भदेखि नै वा निर्णय भएको मितिदेखि अमान्य र बदर घोषित गर्ने असाधारण अधिकार सर्वोच्च अदालतलाई हुनेछ भनी व्यवस्था गरेको छ । साथै धारा १३३(२) बमोजिम संविधान प्रदत्त मौलिक हकको प्रचलनको लागि वा अर्को उपचारको व्यवस्था नभएको वा अर्को उपचारको व्यवस्था भएपनि अपर्याप्त वा प्रभावहीन देखिएमा अन्य कुनै हकको प्रचलनको लागि वा संवैधानिक वा कानूनी प्रश्नको निरूपणको लागि आवश्यक र उपयुक्त आदेश जारी गरी त्यस्तो हकको प्रचलन गराउने वा विवाद टुङ्गो लगाउने अधिकार क्षेत्र सम्मानित सर्वोच्च अदालतलाई प्राप्त छ । त्यसैले संविधान प्रदत्त मौलिक हकको प्रचलनको लागि सर्वोच्च अदालतलाई अविभावक एवं संरक्षक स्विकार गरिएको छ । विपक्षीहरूले संविधानसँग प्रत्यक्ष बाझिने गरी फर्दर पब्लिक अफरिड (FPO) जारी गरी प्राप्त प्रिमियम रकमबाट वितरित बोनस शेयरको रकम आयमा समावेश गर्ने गरी आर्थिक ऐन, २०८० को दफा २६ मा व्यवस्था गरी लागू गरेको र यसबाट निवेदकहरूलाई संविधान प्रदत्त सम्पत्ती सम्बन्धी मौलिक हक र पेशा व्यवसायको हक उपर अनुचित बन्देज लगाएको हुँदा एवं संविधान एवं ऐनसँग समेत प्रत्यक्ष बाझिन गएको आर्थिक ऐन, २०८० को दफा २६ प्रारम्भ देखि नै बदर घोषित गराउन सम्मानित अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत यो निवेदन लिई आएका छौं ।

(व) प्रारम्भमा सामयिक कर असुल ऐन, २०१२ अन्तर्गत आदेश जारी गरी कर लाग्ने भनी घोषणा गरी सोही आदेशको कानूनी व्यवस्थालाई आर्थिक ऐन, २०८० को दफा २६ मा हुबहु सारी कृत्याशिल गराई बैधानिकता दिएको अवस्थामा सो आदेशको व्यवस्था सामयिक कर असुल ऐन, २०१२ को दफा ४(२)(क) ले निस्कृय भए पनि सो आदेशमार्फत कानूनी बल प्रदान गरी क्रियाशिल गराइएकोले प्रारम्भमा सोही व्यवस्थालाई कलुशिततापूर्वक लागू गरेको हुनाले उक्त व्यवस्था संविधानसँग बाझिएको हो भनी किन नआएको भनी प्रश्न उठ्न सक्ने र आर्थिक ऐन, २०८० को दफा २६ को वैधानिकता सोही आदेशबाट आएको हो भनी निवेदकहरूको हकमा प्रतिकूलताको स्थिति सृष्टि हुन सक्ने भएकोले उक्त आदेशको समेतको व्यवस्थालाई बदर गरिपाउं भनी सादर व्यहोरा सम्मानीत अदालतसमक्ष निवेदन गरेका छौं । धारा ११९

वमोजिम संसद समक्ष आउने आर्थिक ऐन लगायतका करसंग सम्बन्धित विषयहरू भुतलक्षी नभई अग्रलक्षी हुने व्यवस्था भएकोले पनि आर्थिक ऐन, २०८० को दफा २६ को उक्त व्यवस्था धारा ११९ को अधिनमा पनि बदरयोग्य छ ।

६) अतः माथी उल्लेखित आधार एवं जिकिरहरूबाट ऐन लगायतका प्रचलित कानूनमा फर्दर पब्लिक अफरिड (FPO) जारी गरी प्राप्त रकमबाट वितरित बोनस शेयरको रकम आयमा समावेश गर्नुपर्ने कानूनी व्यवस्था नभएको र ऐनको दफा ५६(३) ले समेत त्यस्तो रकमलाई आयमा समावेश गरी कर लगाउनु पर्ने व्यवस्था नगरेको अवस्थामा सामयिक कर असुल ऐन, २०१२ अन्तर्गत जारी भएको आदेशको दफा २६ प्रारम्भमा प्रकाशित गरी आर्थिक ऐन, २०८० को दफा २६ मा पनि जस्ताको तस्तै भाषा राखी फर्दर पब्लिक अफरिड (FPO) जारी गरी प्राप्त रकमबाट आर्थिक वर्ष २०७८।७९ सम्म वितरित बोनस शेयरको रकमलाई आयमा समावेश गरी कर असुल उपर गर्न खोजेको व्यवस्था Unjust, Unfair, तथा Unreasonable भै विधायिकी शक्तिको कपटपूर्ण प्रयोग (Colorable Exercise of Legislative Power) समेतबाट बनाएको स्पष्ट भएको र यसरी ल्याइएको यो व्यवस्था स्पष्टतः संविधानको धारा १६, १७, १८, २५, ११५, ११९ र १२६ समेतसंग बाझिएको र उक्त कानूनी व्यवस्थाले निवेदक र निवेदक बैंकहरूलाई संविधान प्रदत्त मौलिक हक उप अनुचित बन्देज लगाएको हुँदा ऐ. धारा १३३(१) वमोजिम सामयिक कर असुल ऐन, २०१२ को दफा ३ अन्तर्गत जारी गरेको मिति २०८०।२।१५ को आदेशको दफा २६ र आर्थिक ऐन, २०८० को दफा २६ लाई प्रारम्भ देखि नै अमान्य र बदर घोषित गरिपाउँ । साथै, निवेदक बैंकहरूले फर्दर पब्लिक अफरिड (FPO) जारी गरी प्राप्त शेयर प्रिमियमको रकमबाट वितरण गरेको बोनस शेयरको रकमलाई आयमा समावेश गर्ने, कर लगाउने, असुल उपर गर्ने, गराउने कार्य नगर्नु, नगराउनु भनी विपक्षीहरूको नाममा ऐ. धारा १३३(२) र (३) समेत वमोजिम उत्प्रेषण, प्रतिषेद परमादेश लगायतका उपयुक्त आदेश समेत जारी गरिपाउँ ।

७) प्रस्तुत निवेदनको अन्तिम टुंगो लाग्नु अगावै विपक्षीहरूले निवेदक बैंकहरूलाई आर्थिक ऐन, २०८० को दफा २६ वमोजिम FPO बाट प्राप्त शेयर प्रिमियमको रकमबाट आ.ब. २०७८।७९ सम्म जारी भएको बोनस शेयरको रकमलाई आयमा समावेश गरी कर, शुल्क तथा व्याज लगाउने प्रवृत्त सम्भावना भएको र यसो हुन गएमा प्रस्तुत निवेदन नै निष्प्रयोजित हुने भएकोले यो निवेदनको अन्तिम टुंगो नलागेसम्म आर्थिक ऐन, २०८० को दफा २६ लाई कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, फर्दर पब्लिक अफरिड (FPO) जारी गरी प्राप्त शेयर प्रिमियमको रकमबाट वितरण गरेको बोनस शेयरको रकमलाई आयमा समावेश गर्ने, कर लगाउने, असुल उपर गर्ने, गराउने कार्य नगर्नु, नगराउनु भनी विपक्षीहरूको नाममा सर्वोच्च अदालत (संवैधानिक इजलाश सञ्चालन) नियमावली, २०७३ को नियम १९(४) वमोजिम अन्तरीम आदेश समेत जारी गरिपाउँ । साथै, विवादित विषय बस्तुको गाम्भीर्यता

र प्रकृतिबाट छिटो निरोपण हुनुपर्ने देखिएकोले ऐ. नियम १९(२) वमोजिम इजलाशबाट सुनुवाईको मिति तोकी नियमित सुनुवाईको व्यवस्था समेत जारी गरिपाउं । सामयिक कर असुल ऐन, २०१२ को दफा ४(२)(क) ले सो ऐन अन्तर्गत आदेश जारी भएको आदेशको व्यवस्था कानून बनी लागू भएमा कानूनसरह लागू नहुने अर्थात निष्कृत्य हुने भएको हुंदा सो ऐन अन्तर्गत मिति २०८०।२।१५ मा जारी भएको आदेशको दफा २६ को सम्बन्धमा अन्तरीम आदेश माग गरिरहन परेन ।

८) यसमा लेखिएको व्यहोरा ठीक साँचो छ, झुट्टा ठहरे कानून वमोजिम सहँला बुझाउँला ।

निवेदक,

इति सम्बत् २०८० साल भाद्र महिना गते रोज शुभम्.....